



लिखु गाउँपालिका यसम, ओखलढुंगा

प्रदेश नं.-१

स्थानीय राजपत्र

लिखु गाउँपालिकाद्वारा प्रकाशित

खण्ड:- ३

संख्या:- ६

मिति:- २०७७ / ०७ / २६

भाग-१

नेपालको संविधानको धारा २२२ बमोजिम गठित गाउँ सभाले धारा २२६ को उपधारा १ र स्थानीय सरकार संचालन ऐन २०७४ दफा १०२ उपदफा ३ को अधिनमा रहि लिखु गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७ घर बहाल कर व्यवस्थापन कार्यविधि, २०७७ लिखु गाउँपालिकाले सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ।

लिखु गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७

प्रस्तावना: नेपालको संविधानको अनुसूची ८ र ९को सूचीमा उल्लेख भए बमोजिम तथा स्थानीय सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आवश्यक कानून बनाई प्रशासकीय कार्यविधि नियमित गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२१, उपधारा २ तथा धारा २२६ बमोजिम,

लिखु गाउँपालिकाको आठौं गाउँसभाले यो ऐन बनाएको छ।

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ: (१) यो ऐनको नाम लिखु गाउँपालिकाको "प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७" रहेको छ ।

(२) यो ऐन स्थानिय राजपत्रमा प्रकाशन भए पछि लिखु गाउँपालिका क्षेत्र भित्र लागू हुनेछ ।

२. परिभाषा: (१) बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) "ऐन" भन्नाले लिखु गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७ सम्झनु पर्छ ।

(ख) "कार्यपालिका" भन्नाले लिखु गाउँ कार्यपालिका सम्झनु पर्छ ।

(ग) "कार्यविधि" भन्नाले यस ऐन अन्तर्गत बन्ने कार्यविधि सम्झनु पर्दछ । सो शब्दले यस ऐन बमोजिम स्वीकृत भई लागू हुने निर्देशिका र मापदण्ड समेतलाई जनाउँदछ ।

(घ) "गाउँपालिका" भन्नाले लिखु गाउँपालिका सम्झनु पर्छ ।

(ङ) "नियम" भन्नाले यस ईन अन्तर्गत बन्ने नियमावलीलाई सम्झनु पर्दछ ।

(च) "स्थानीय सरकार" भन्नाले लिखु गाउँ कार्यपालिका, ओखलढुंगालाई सम्झनु पर्दछ ।

(छ) "सभा" भन्नाले संविधानको धारा २२२ बमोजिम गठित गाउँसभा सम्झनु पर्छ ।

(ज) "संविधान" भन्नाले नेपालको संविधानलाई सम्झनु पर्छ ।

३. नियम बनाउने अधिकार: (१) नेपालको संविधान बमोजिम गाउँ कार्यपालिकाले आफ्नो कार्य सम्पादन गर्न र सबै प्रशासकीय विषय नियमित निमित्त गर्नको निमित्त लिखु गाउँ कार्यपालिकाले आवश्यक नियम बनाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नियम बनाउँदा संघीय तथा प्रदेश कानून बमोजिम स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने विषयमा मात्र बनाउनु पर्नेछ ।

(३) उपदफा (१) अन्तर्गत बनाईएका नियमहरूले प्रशासकीय कार्यविधि सम्बन्धी प्रचलित स्थानीय नियम, निर्देशिका, कार्यविधि, आदेश र मापदण्ड खारेज गर्न र संशोधन गर्न सक्नेछ ।

४. निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने: (१) संविधान, ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको अधिनमा रही लिखु गाउँ कार्यपालिकाले आवश्यकता अनुसार निर्देशिका, कार्यविधि र मापदण्ड बनाई लागू गर्न सक्नेछ ।

५. असर नपर्ने: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा प्रचलित स्थानीय, प्रदेश र संघीय कानूनमा छुट्टै व्यवस्था भएमा त्यस्तो विषयमा यस ऐनमा लेखिएको कुनै कुराले असर पार्ने छैन ।

६. बचाउ: यस ऐन लागू हुनु पूर्व स्थानीय सरकारले यस ऐन संग सम्बन्धित हुने गरि गरेको निर्णय, आदेश वा कुनै कानूनी व्यवस्था भएको भएमा यसै ऐन बमोजिम भएको मानिनेछ ।

आज्ञाले

अभय कुमार गुप्ता

प्रमुख प्रशासकीय अधिकृत

मिति:- २०७७/०७/२६